



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

४४१५८०२
फोन नं. ४४१५८०३
४४१९७९९
४४१४५६४
फ्याक्स नं.: ४४१९७८८
Website: www.ird.gov.np

प्रतिवद्धता

वैश्विक महामारीका रूपमा फैलिएको कोभिड-१९ का बाबजुत स्वास्थ्य एवम् सुरक्षाका सम्पूर्ण मापदण्डहरूको पालना गर्दै करदाता शिक्षा, सचेतना एवम् जागरणको माध्यमबाट स्वेच्छिक कर सहभागिताको प्रवर्धन गर्ने अभियानकासाथ “स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन, विकास र समृद्धि” भन्ने मूल नारालाई अङ्गीकार गर्दै हामी देशव्यापीरूपमा दशौं राष्ट्रिय कर दिवस, २०७८ तथा कर सप्ताह मनाउन गइरहेका छौं । यस पावन अवसरमा कर परिवार लगायत कर प्रशासनसँग प्रत्यक्ष एवम् परोक्षरूपमा सरोकार राख्ने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुको रूपमा नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते मनाउन थालिएको राष्ट्रिय कर दिवसले आज एक दशकको यात्रा पूरा गरेको छ । नीतिगत सबलीकरण, प्रक्रियागत सरलीकरण, प्रणालीगत सुधार, कर शिक्षा तथा जागरण जस्ता हाम्रा अविराम इमान्दार प्रयत्नहरूको परिणामस्वरूप कर प्रशासन जनस्तरबाटै अनुभूत हुनेगरी करदातामैत्री, लगानीमैत्री र प्रविधिमैत्री बन्दै गएका प्रतिक्रिया एवम् पृष्ठपोषणहरू प्राप्त हुन थालेका छन् ।

राष्ट्रिय कर प्रणालीलाई अन्तराष्ट्रिय स्तरका असल एवम् अब्बल कर प्रणाली सापेक्ष बनाउदै सम्पूर्ण आर्थिक क्रियाकलापहरूलाई करको दायरामा ल्याउनु, कर प्रशासनको कर संकलन लागत र करदाताको कर परिपालना लागत घटाउदै कर कानूनको पूर्ण परिपालना गराउनु, कराधारको संरक्षण गर्दै संघीय संरचना बमोजिम तीनै तहको राजस्व संरचनामा सामाञ्जस्यता ल्याउनु लगायतका चुनौतिहरू हामीबीच कायमै रहेको सन्दर्भमा आगामी दिनमा उक्त चुनौतिहरूको रणनीतिक ढंगले सामना गर्न तथा संविधानप्रदत्त मौलिक हकहरूको कार्यान्वयन गर्दै दिगो एवम् राष्ट्रिय विकासका लक्ष्यहरू हासिल गर्न राजस्व परिचालनका हाम्रा समन्वयात्मक प्रयासहरूलाई अझ थप सघन र गहन बनाउनुपर्ने अपरिहार्यतालाई मैले आफ्नो अहम् जिम्मेवारी ठानेको छु ।

कोभिड-१९ले एकातर्फ शिथिल आर्थिक गतिविधिहरूलाई चलायमान बनाउदै हिजोको भन्दा अझ राम्रो सामान्यीकरण (New-normal) को अवस्थामा पुर्याउनु पर्ने अभिभारा हामीमाझ सुम्पेको र अर्कातर्फ प्रविधिको उच्चतम प्रयोगबाट कर प्रशासनमा रूपान्तरणकारी परिवर्तन हासिल गर्नसक्ने सम्भावनायुक्त क्षितिजको समेत उजागर गरेको तथ्यलाई हृदयङ्गम गर्दै यस वर्षलाई “कर प्रणाली सुधार वर्ष”को रूपमा कार्यान्वयन गर्ने र हाम्रा सम्पूर्ण रणनीति तथा कार्यनीतिहरू समग्र कर प्रशासनको साख र गरिमा उचो बनाउने दिशामा प्राथमिकतापूर्ण तवरले परिलक्षित गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु ।

२०७८ मंसिर १

(शोभाकान्त पौडेल)
महानिर्देशक